



प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्
सक्षमता परियोजना, सानोठिमी, भक्तपुर
ई-शिक्षण पाठ्यसामग्री विकासको लागि सूची दर्ता सम्बन्धी सूचना
सूचना प्रकाशित मिति: २०७७।०७।०२ (CTEVT /SAKCHYAMTA website)
दोस्रो सूचना प्रकाशित मिति: २०७७।०७।२४ (गोरखापत्र)

Funded by:

European Union

कोभिड-१९को विश्वव्यापी संक्रमणका कारण शैक्षिक क्षेत्रमा असहज परिस्थिति उत्पन्न भएको कुरा सर्वविधितै छ । यस विषम परिस्थितिमा प्राविधिक शिक्षालयहरूले बैकल्पिक माध्यमबाट पठनपाठन सुचारु गरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को पाठ्यक्रमले निर्दिष्ट गरेको सिकाई उपलब्धि हासिल गर्न र प्रशिक्षार्थीहरूलाई परिवेश अनुकूल बातावरण सृजना गरी सिकाइमा सहजिकरण गर्न अत्यावश्यक भएको छ । त्यसैले परिषद्को बैकल्पिक माध्यमबाट प्रशिक्षण संचालन कार्यविधि, २०७७ अनुसार बैकल्पिक प्रशिक्षण तथा बिद्युतीय सिकाइ प्रणालीको रूपमा परिषद्बाट विकास गरिएको ई-लर्निङ पोर्टल www.elearning.ctevt.org.np मार्फत संचालन हुने सैद्धान्तिक बिषयहरूको शिक्षण-सिकाई क्रियाकलापहरूलाई निरन्तरता दिन सक्षमता परियोजनाको सहयोगमा ई-लर्निङ सामग्रीहरूको निर्माण गर्न लागिएको छ । यसमा डिप्लोमा र प्रि-डिप्लोमा तहका विभिन्न कार्यक्रमहरूको पाठ्यक्रम अनुसारका बिषयहरूको सैद्धान्तिक पक्षहरू समावेश गरिने छ । यसै साथ संलग्न सन्दर्भका सर्तहरू (ToR) को अधिनमा रहि ई-लर्निङ सामग्रीहरूको निर्माण गर्नुपर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक प्रशिक्षक तथा विषय विज्ञहरूलाई आफ्नो अध्यापनसंग सम्बन्धित सैद्धान्तिक बिषयहरूको ई-लर्निङ सामग्री निर्माण कार्यमा सहभागी हुनका लागि मिति २०७७।८।८ गते भित्र परियोजनाको वेबसाइट www.sakchyamta.org.np मा रहेको Online system मार्फत वा Hardcopy निवेदन दिइ सूची दर्ता गर्नुहुन अनुरोध गरिन्छ । ई-लर्निङ सामग्री निर्माणका लागि परिषद्को पाठ्यक्रम महाशाखा मार्फत छनोट गरिएका कार्यक्रमहरू र सोसंग सम्बन्धित सैद्धान्तिक बिषयहरूको सूची तपसिलमा उल्लेखित website मा संलग्न छ ।

ई-शिक्षण सामग्री विकास गर्ने बिज्ञको न्यूनतम योग्यता तथा निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू

- डिप्लोमा, प्रमाणपत्र र प्रि-डिप्लोमा (प्रा.एस.एल.सी.) को लागि सम्बन्धित बिषयमा न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र ।
- परिषद्का आंगिक, साझेदारी, सामुदायिक, तथा नीजि स्तरमा सम्बन्धन प्राप्त गरेका शिक्षालयहरूमा कम्तीमा विगत तीन बर्ष देखि हालसम्म सम्बन्धित सैद्धान्तिक बिषयको अध्यापन कार्यमा संलग्न रहेको सम्बन्धीत शिक्षण संस्थाले प्रमाणीत गरेको पत्रको प्रतिलिपी ।
- व्ययक्तिगत विवरण (Curriculum Vitae)

विशेष ग्राह्यता

- सम्बन्धित बिषयमा कम्प्युटर तथा अन्य डिजिटल माध्यमहरू प्रयोग गरि शिक्षण-सिकाई सामग्रीहरू तयार गर्न सक्ने ज्ञान तथा सीप भएको,
- अनलाईन सिकाई ब्यवस्थापन प्रणाली मूडलमा सम्बन्धित बिषयका शैक्षिक सामग्री राख्न र सिकाई क्रियाकलापहरू तयार गर्न सक्ने ।

बिस्तृत जानकारीको लागि सम्पर्क ठेगाना

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्

सक्षमता परियोजना

सानोठिमी, भक्तपुर

फोन नम्बर: ९७७ १ ६६३०४५२

Website: www.ctevt.org.np or www.sakchyamta.org.np

ईमेल: eutvetpp@gmail.com/info@sakchyamta.org.np